

मत्स्य पालन प्रविधि



लोगो

नेपाल सरकार

कृषि विकास मन्त्रालय

कृषि विभाग

मत्स्य विकास निर्देशनालय

मत्स्य विकास केन्द्र, हेटौडा

संम्पर्क नं.

०५७-५२०५६७

०५७-५२०१७९

मत्स्य पालन प्रविधि

प्रकाशक	: मत्स्य विकास केन्द्र, हेटौडा
सर्वाधिकार	: मत्स्य विकास केन्द्र, हेटौडा
प्रकासन वर्ष	: २०७३ साल
संस्कारण	: प्रथम
प्रकाशित प्रति	: १००९

नेपालमा मत्स्यपालनको महत्व, अवस्था र अवसरहरू

नेपालमा मत्स्य सम्बन्धी गतिविधि धेरै समयदेखी परम्पराको रूपमा हुडै आएको छ। तर मत्स्यपालन नेपालको नयाँ गतिविधिको रूपमा मानिन्छ। मत्स्यपालनको शुरुवात् वि.सं. २०१३ साल देखी भएको पाउँछौ। विगत ५५ वर्षको समयावधिमा मत्स्यपालनको विकासमा निकै फड्को मारिसकेको छ। सन् १९८२ मा करिब ०.३३ के.जी. प्रति व्यक्ति प्रतिवर्ष माछाको खपत हाल आएर २.० के.जी.सम्म पुगिसको छ। वर्तमान् अवस्थामा, कृषिक्षेत्रको एउटा सानो उपक्षेत्र रहेपनि यसक्षेत्रको वृद्धिदरलाई हेर्दा भविष्यमा यो क्षेत्र कृषिक्षेत्रको ठूलो हिस्सा ओगट्ने अनुमान गरिएको छ। हाल मत्स्यक्षेत्रको बार्धिक वृद्धिदर करिब ८-१० प्रतिशतको हाराहारीमा रहेको छ र यसले कुल कृषिजन्य ग्राहस्थ उत्पादनमा करिब ३ प्रतिशतले योगदान पुर्याई रहेको छ, भने कुल ग्राहस्थ उत्पादनमा करिब १ प्रतिशत योगदान रहेको छ। वर्तमान् अवस्थामा, करिब ५२,००० मे. टन माछा उत्पादन भैराखेको छ। आधुनिक प्रविधिको अनुशरण, बजारको बढ्दो माँग, तुलनात्मक फाईदा, स्वास्थ्यप्रतिको बढ्दो जनचेतना आदिले गर्दा दिनप्रति दिन यो क्षेत्रमा कृषको लगानी बढीरहेको छ साथै व्यवसायिकता तर्फपनि विस्तार भैरहेको छ। ग्रामीण क्षेत्रमा खाद्य सुरक्षाको दृष्टिकोणले एक प्रमुख वैकल्पीक स्रोतको रूपमा रहेको मत्स्य क्षेत्रले गरिबी न्यूनिकरण र रोजगारीको क्षेत्रमापनि ठूलो भूमिका खेल्न सक्ने देखिन्छ।

नेपालमा मत्स्यपालनको महत्व

विभिन्न कारणहरूले गर्दा नेपालमा मत्स्यपालनको महत्वलाई अझ बढाई दिएको छ। नेपाली जनजीवनको सामाजिक, आर्थिक, धार्मिक, परम्परागत कारणले गदा माछाको ठूलो महत्व छ। हाम्रो समाजमा माछालाई सगुनको रूपमा मानिन्छ। हाम्रोजस्तो ग्रामीण समुदायको बाहुल्य रहेको समाजमा वर्तमान् अवस्थामा मत्स्य क्षेत्र कृषि उत्पादन प्रणालीको प्रमुख गतिविधि नभएतापनि ग्रामीण खाद्य आपूर्तिमा यो क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको छ। नेपालको हरेक वर्ग र समुदायले माछालाई स्वीकारेको पाईन्छ। नेपालको सन्दर्भमा, माछापालनको महत्वलाई यसरी वर्णन गर्न सकिन्छ :

१. सस्तो, सुलभ र सुपाच्य पौष्टिक आहाराको आपूर्तिको स्रोत
२. रोजगारीको अवसर सृजना
३. आर्थिक अवस्थामा सुधारको अवसर प्रदान गर्दछ
४. आयात प्रतिस्थापन र विदेशी मुद्रा आर्जन
५. बातावरण सन्तुलन कायम राख्ने
६. कृषिजन्य उपउत्पादनहरूको र खेरगैरहेका साधनहरूको सदुपयोग

पोखरीमा पालन गरिने माछाहरूको विशेषता

तल उल्लेखित विभिन्न जातका माछाहरू नेपालको न्यानो र ताजा पानीमा खासगरी पानीको तापक्रम २० देखी ३५ डिग्री सेल्सीयस रहेको अवस्थामा निकै राम्रोसंग हुकिन्छ। साथै प्रतिकूल बातावरण सहन सक्ने, शारिरीक वृद्धि दर तुलनात्मकरूपमा बढी भएको, एक जातको माछाले अर्को जातको माछालाई हानी नोक्सानी नपुर्याउने, जलाशयमा पाईने प्राकृतिक आहाराको साथै कृत्रिम आहारापनि खान रुचाउने, रोग र किरा विरुद्ध लड्न सक्ने प्रतिरोधात्मक क्षमता बढी भएको आदि गुणहरू भएको कारण जलाशयमा पालनको लागि अतिउत्तम माछा मानिन्छ। यसैगरी पोखरीमा पालन गरिने माछाको छनौट गर्दा माछाको जैविक तथा आर्थिक गुणहरूलाई पनि विचार पुर्याउनु पर्दछ।

पालन गरिएका माछाहरुको जातिय गुण

१. स्वदेशी माछाहरु :

१.१ रोहु (*Labeo rohita*)

- शरिर लामो, सुडौल तथा शरिरमा ठूला ठूला कत्ला हुनुका साथै पेट गोलो हुन्छ ।
- ओठ मोटो र मुख तलतिर फर्किएको हुन्छ ।
- शरीरको माथिल्लो भाग कालो र नीलो मिश्रीत रंगको हुन्छ ।
- कत्लाहरुमा निलो र रातो रंग चढेको र तल्लो भाग सेता र फुसो हुन्छ ।
- यसको थुतुनोमा एक जोडी जुँगा हुन्छ ।



१.२ नैनी (*Cirrhina mrigala*)

- माछाको शरीर लाम्चो हुन्छ ।
- शरीरको माथिल्लो भाग खैरो हुन्छ र पेटको भाग सेतो हुन्छ ।
- आँखा सुनौला रंगको हुन्छ ।
- यो माछालाई detritus feeder पनि भनिन्छ ।



१.३ भाकुर (*Catla catla*)

- शरिर दायाँवायाँ थेप्चिनुको साथै ठूला ठूला कत्लाले ढाकिएको हुन्छ ।
- टाउको ठूलो अण्डाकार र ओठ मोटो हुन्छ रवृत्ताकार हुन्छ ।
- शरीरको माथिल्लो भाग नीलो र कालो रंगकोर पेटको भाग चाहि सेतो हुन्छ ।



२. विदेशी माछाहरु

२.१ कमन कार्प (*Cyprinus carpio*)



चित्रः कमन कार्प (जर्मन कार्प)



चित्रः ईजरायली कार्प



चित्रः लेदर कार्प

- रंग सुनौलो रंगको, शरीर सुडौल र बाटुलो हुन्छ ।
- ओठहरु बाक्लो मासुयुक्त र गोला आकारका हुन्छन् ।

- दुई जोडी जुँगा पनि हुन्छ ।
- पुरै शरिर कत्ताले ढाकेको जातलाई जर्मन कार्प भनिन्छ,
- शरिरको माथिल्लो भागमा एक पंक्तिमा वा पाश्वर रेखामा मात्र कत्ताले ढाकेको माछालाई इजराईली कार्प भनिन्छ ।
- जसको शरिरमा कुनै कत्ता नै हुदैन, सो जातलाई लेदर कार्प भनिन्छ ।
- सामान्यतया २ बर्षमा परिपक्व हुन्छ र एक बर्षमा करिब २ के.जी.सम्म यसको वृद्धि हुन्छ ।

२. सिल्भर कार्प (*Hypophthalmichthys molitrix*) :

- शरीर स साना चाँदीजस्ता सेता कत्ताले ढाकिएको हुन्छ ।
- शरीर लाम्चो र दायां बायाँ चेपिटएको हुन्छ ।
- छातीको भाग (ऐक्टोरल फिनदेखि मलद्वार अगाडीसम्मको भाग) धारिलो हुन्छ ।
- शरीरको रंग सेतो र पखेटाहरु खैरो रंगका हुन्छन् ।



३. विगहेड कार्प (*Aristichthys nobilis*) :

- शरीर लाम्चो र दायाँ वायाँ चेपिटएको हुन्छ ।
- शरिरको तुलनामा टाउको ठूलो हुन्छ ।
- मुख फराकिलो, ठूलो र विस्तृत हुन्छ ।
- यसको शरिरको माथिल्लो भाग फुस्तो रंगको र तल्लोभाग चाहि सेतो वा हलुका पहेलो रंगको हुन्छ ।
- छातीको पछाडीको भाग सेतो र धारिलोपन पेल्मीकफिन नजिकबाट शुरुभइ मलद्वारसम्म पुगेको हुन्छ ।



४. ग्रास कार्प (*Ctenopharyngodon idella*) :

- शरिर लामो, टाउको चौडा र थुतुनो सर्लक्क परेको तथा गोल हुन्छ ।
- पूरा शरिर ठूला कत्ताले ढाकेको हुन्छ ।
- माथिल्लो ओंठ तल्लो ओंठभन्दा लामो हुन्छ ।
- शरिरको माथिल्लो भाग खैरो रंगको तर तल्लोभाग चाहि सेतो हुन्छ ।
- पखेटाहरु पनि गाढा रंगका हुन्छन् ।
- जुंगा हुदैन ।



माछ्यहरुको खाने बानी र स्वभाव

माछ्यको जात	पानीमा चरन गर्ने तह	माछ्यको खाने स्वभाव तथा प्रकृति
कमन कार्प	पानीको पिंध र विचमा चरन गर्दछ ।	सर्वभक्षी, कृत्रिम आहारा रुचाउने । जलाशयको पीधमा रहेको किरा, कुहिएका भारपात आदि खान्छ ।
सिल्भर कार्प	पानीको माथिल्लो भागमा चरन गर्दछ ।	मुख्य आहाराकोरुपमा सूक्ष्मजन्य वनस्पति जीवाणु वा हरियो लेज अत्यधिक रुचाउछ । यसको गिलमा मसिनो

		जाली हुन्छ, जसको साहायताले पानीमा भएको आहारा छानेर खाने गर्दछ ।
विगहेड कार्प	पानीको माथिल्लो भागमा चरन गर्दछ ।	मुख्यतया प्राणीजन्य सूक्ष्म जीवाणुहरु खाने गर्दछ । यसको गिलमा सिल्भर कार्पको भन्दा अलि ठुलो प्वाल भएको जाली भएको हुनाले बनस्पतिजन्य जीवाणुको साथै प्राणीजन्य जीवाणु बढी फिल्टर गरी खान्छ ।
ग्रास कार्प	पोखरीको छेऊ छेऊमा र बीचमा चरन गर्दछ ।	माछा भुराले बनस्पति र प्राणीजन्य जीवाणु खान्छ, र बढौदै गएपछि पोखरीको घाँस र भारपात पनि खान्छ ।
रोहु	पोखरीको विचमा चरन गर्दछ ।	यस माछाले एक कोषिय लेऊ, प्राणीजन्य जीवाणु र खासगरी सडेगलेका भारपातहरु खान्छ ।
नैनी	पोखरीको पिधमा चरन गर्दछ ।	यस माछाले पोखरीको पिधमा पाइने सडेगलेका घाँसपात र किराहरु खान्छ ।
भाकुर	पानीको माथिल्लो सतहमा चरन गर्दछ ।	यस माछाले पोखरीको सतह नजिक पाइने प्राणीजन्य जीवाणुहरु खाने गर्दछ ।

पानीको गुणस्तर र श्रोत साधन अनुसार पोखरीमा माछा भुरा स्टकिङ दर :

(क) मलिलोपना बढी हुने पोखरीमा अर्थात् हरियो लेउ हुने पोखरीमा यसप्रकार स्टकिङ दर सिफारिस गरिएको छः

माछाको जात	स्टकिङ दर (प्रतिशत)	संख्या प्रति हेक्टर
सिल्भर कार्प	३५ - ४०	३५००-४०००
विगहेड वा भाकुर	२० - २५	२००० - २५००
ग्रास कार्प	१० - १५	१००० - १५००
कमन कार्प	२० - २५	२००० - २५००
रोहु/नैनी	५ - १०	५०० - १०००
जम्मा	१००	१००००

(ख) पोखरीको पानी खासै मलिलो नभएको, खेरो रंगको देखीएको अवस्थामा निम्न अनुसार सिफारिस गरिएको छः

माछाको जात	स्टकिङ दर (प्रतिशत)	संख्या प्रति हेक्टर
विगहेड कार्प/भाकुर	३५ - ४०	३५००-४०००
सिल्भर कार्प	२० - २५	२००० - २५००
ग्रास कार्प	१० - १५	१००० - १५००
कमन कार्प	२० - २५	२००० - २५००
रोहु/नैनी	५ - १०	५०० - १०००
जम्मा	१००	१००००

(ग) घाँस बढी उपलब्ध हुने पोखरीहरुमा निम्नानुसारको सिफारिस गरिएको छः

माछाको जात	स्टकिङ दर (प्रतिशत)	संख्या प्रति हेक्टर
ग्रास कार्प	३५ - ४०	३५००-४०००
सिल्भर कार्प	२० - २५	२००० - २५००
विगहेड कार्प/भाकुर	१० - १५	१००० - १५००
कमन कार्प	२० - २५	२००० - २५००
रोहु/नैनी	५ - १०	५०० - १०००
जम्मा	१००	१००००

(घ) कृत्रिम दाना प्रशस्त उपलब्ध गराईने पोखरीमा निम्नानुसारको सिफारिस गरिएको छ:

माछाको जात	स्टकिंग दर (प्रतिशत)	संख्या प्रति हेक्टर
कमन कार्प	३५ - ४०	३५००-४०००
सिल्भर कार्प	२० - २५	२००० - २५००
ग्रास कार्प	१० - १५	१००० - १५००
विगहेड कार्प	१५ - २०	२००० - २५००
रोहु/नैनी	१० - १५	५०० - १०००
जम्मा	१००	१००००

नेपालमा माछाभुरा उपलब्ध हुने उपयुक्त समय

कार्प जातको माछा नेपालमा व्यवसायिकरूपमा मत्स्यपालन कार्यमा प्रयोग भएको पाइन्छ । कार्प जातले कुनै खास मौषममा मात्र प्रजनन् कार्य गर्ने हुँदा यसको भुरापनि प्रशस्त मात्रामा कुनै खास मौषम वा सिजनमा पाईन्छ । तर कतिपय ठाँउमा बढी नाफा कमाउने उद्देश्यले निजी मत्स्य विज उत्पादकर्ताले माछाभुराहरु जगेडामा राखी बेमौषममा पनि भुरा बेचेको पाईन्छ । नेपालमा विभिन्न साईजको मत्स्यभुरा निम्न समयमा प्रशस्त मात्रामा उपलब्ध भएको पाईन्छ ।

क्र.सं.	माछाको जात	साईज अनुसारको माछाभुरा पाईने उपयुक्त समय (महिना)		
		ह्याचलिंग	फ्राई	फिंगरलिंग साईज
१	कमन कार्प	फाल्नुण-चैत्र	चैत्र-बैसाख	बैसाख-जेष्ठ
२	ग्रास कार्प	चैत्र-बैसाख	बैसाख-जेष्ठ	जेष्ठ-आषाढ
३	सिल्भर कार्प	बैसाख-जेष्ठ-आषाढ	जेष्ठ-आषाढ-श्रावण	आषाढ-श्रावण-भाद्र
४	विगहेड कार्प	बैसाख-जेष्ठ-आषाढ	जेष्ठ-आषाढ-श्रावण	आषाढ-श्रावण-भाद्र
५	रोहु, नैनी र भाकुर	जेष्ठ-आषाढ-श्रावण	आषाढ-श्रावण-भाद्र	श्रावण-भाद्र-आश्विन-कार्तिक / मसिर

व्यवसायिक मत्स्यपालनमा दानाको महत्व र यसको व्यवस्थापन

- मत्स्य उत्पादन प्रणालीमा स्वस्थ र उच्च गुणस्तरको उत्पादन गर्न राम्रो पोषणको आवश्यकता पर्दछ ।
- मत्स्यपालन व्यवसायको कुल उत्पादन लागतको करिब ४०-५०% लागत पोषण व्यवस्थापनमा नै भएको हुन्छ ।
- वातावरणको तापकम, बसोबासको स्थिति र शरीरको बनौटको कारणले गर्दा माछा अन्य कुनै पनि जीवको भन्दा बढी र असल दानाबाट मासु बनाउन अर्थात आहाराको आधारमा शरीरको तौल बढाउनमा सफल प्राणीमा आउँछ ।
- प्राणीहरूले शक्ति दुई किसिमले खर्च गर्दछन्
- ✓ दैनिक गतिविधि संचालन र बृद्धि, विकास,



- ✓ प्रजनन तथा सन्तान उत्पादन
- माछाले खाएको आहारबाट प्राप्त हुने शक्ति मध्ये ३०% मात्र शारिरीक बृद्धि गर्नमा बचत हुन आउँछ ।

कृत्रिम आहारा (दाना) को आवश्यकता

- प्राकृतिक आहाराबाट मात्र माछा उत्पादन गर्दा, पोखरीको क्षमता अनुसार कम माछा उत्पादन हुन्छ ।
- व्यवसायिक मत्स्यपालन गर्दा जलाशयमा आवश्यकताभन्दा बढि संख्यामा माछा भुरा छाडनु पर्छ र यसको बृद्धिको लागि माछालाई चाहिने आवश्यकता अनुसार पौष्टिक कृत्रिम दाना माछालाई दिनु पर्दछ ।
- जलाशयमा पालिएका माछा (सामान्य र उन्नत) मत्स्यपालनको लागि प्राकृतिक आहाराबाट आवश्यक पौष्टिक तत्व उपलब्ध हुन नसक्ने भएकोले थप चाहिने पौष्टिक तत्वहरु बाहिरबाट कृत्रिम आहाराको रूपमा प्रदान गर्नु पर्दछ ।



कृत्रिम आहाराका श्रोतहरु

१. वनस्पतिजन्य आहाराहरु (Plant origin) :

धानको ढुटो, कनिका, गहुङ्को चोकर, पिठो, मकै, जौ, कोदो, भट्टमासको पिठो वा तोरीको पिना, आलस वा बदामको पिना, दालहरुको कनिका वा चोकर, पानी वा जमिनमा उत्पादन हुने विभिन्न प्रकारका भारपात र घाँसहरु, केरा र किम्बुका पातहरु, वर्सिम घाँस, ऊखुको पात, तरकारीको पातहरु आदि वनस्पतिजन्य कृत्रिम आहारा बनाउने पदार्थहरु हुन् ।

२. प्राणीजन्य आहाराहरु (Animal origin) :

माछाको सिद्रा, मासु र हाडको धूलो, रगतको धूलो, सुकाएका विभिन्न कीराहरु जस्तै: फटेंग्रा, सलह कीरा, गडयौला, धमिरा, रेशम कीराको प्यूपा, माछा वा कुखुराको आन्द्रा भुँडि, शंखे कीरा, भ्यागुता आदि प्राणीजन्य आहाराहरु हुन् ।

माछाको जात र विकासको अवस्था अनुसार प्रोटिनको आवश्यकता

माछाको जात	विकासको अवस्था	प्रोटिनको आवश्यकता (Protein requirement) (%)
कमन कार्प	ट्याचलिङ्ग र फ्राई	४५
कमन कार्प	फिंगरलिङ्ग	३१-३८
सिल्भर कार्प	फ्राई र फिंगरलिङ्ग	३७-४२
ग्रास कार्प	ट्याचलिङ्ग र फ्राई	४१-४३
ग्रास कार्प	फिंगरलिङ्ग	३६
रोहु	ट्याचलिङ्ग र फ्राई	४५
रोहु	फिंगरलिङ्ग	४०
नैनी	फ्राई	४५
नैनी	फिंगरलिङ्ग	४०
भाकुर	फ्राई	४७
टिलापिया		४०

प्रोटीनको स्रोत

क्र.सं.	सम्भाव्य स्रोतहरू	Dry matter (%)	Crude protein (%)	Crude fat (%)	Crude fibre (%)	Ash (%)	Expected conversion ratio
१	बनस्पतिजन्य स्रोतहरू						
१.१	तोरिको पिना	९०.८-९१.५	२६.०-३३.७	१०.२	६.८	११.२	
१.२	तीलको पिना	९०.०	३२.२	१४.४	२०.३	११.१	
१.३	भटमासको पिना	९०.०	४०.७	२२.०	६.३	६.६	४
१.४	राइस ब्रान	९०.०-९१.५	८.५-१५	५.२-६.७	१५.७-२३.०	१५.८	५
१.५	राईस पोलिस	९१.६	३.२-१२.४	५.५-१६.७	१२.०-१९.६	२२.०	
१.६	गहुको ब्रान	८७.०-९०.०	९.४-१३.९	७.६-८.३	१३.१-३८.७	४.९	
१.७	मकैको ढुटो	८९.६	५.१	८.७	३.९	१.१	
२.	प्राणीजन्य स्रोतहरू						
२.१	माछाको सीद्रा	८५.४-९०.८	१६.०-६१.८	३.२-९.७	१९.७-३३.६	१०.६	२
२.२	ब्लड मिल	८९.४	३१.२	११.७	१७.६	३९.५	२
२.३	बोन मिल	९५.२	१४.३	०.२	७७.४	१.१	

दानाको व्यवस्थापन

- कार्प जातका माछाहरूलाई विभिन्न अवस्थाको लागि प्रोटीनको परिमाण निम्न अनुसार कायम राख्नु पर्दछ । जस्तै :- भुराको लागि ३०-३५% प्रोटीन, माउ माछालाई २५-३०% प्रोटीन, हुर्किने माछालाई २०-२५% प्रोटीनयुक्त दाना तयार गर्नु पर्दछ ।
- तयारी दानामा १०-१२ % भन्दा बढि जलांश (यस्तो तयारी दानामा १०-१२ % भन्दा बढि जलांश नयष्टतगच्छ) हुनु हुँदैन
- एक पटक दाना बनाउँदा १५-२० दिनसम्मको लागि मात्र तयार गर्नु पर्दछ ।
- माछा भुरालाई दाना खाए जति दिनको चार पटकसम्म, माउ माछालाई कुल तौलको ३-४ % र खानेमाछाको लागि कम्तिमा कुल तौलको ३-५ % सम्म दाना दिनु आवश्यक हुन्छ ।
- हरेक १५ दिनमा माछाको बृद्धि जाँच गरी कुल माछाको तौल निकालेर यसको ३-५% का दरले दानाको दैनिक दिने दर निकाल्नु पर्दछ ।
- धुलो दाना छ भने पानीमा मुछ्रे डल्लो पारी दिनु पर्दछ ।
- सामान्यतया एक विघा जलाशयको लागि चार पाँच ठाउँमा दाना दिनु पर्दछ ।
- माछाले दाना खाए नखाएको भनी नियमित रूपमा दाना दिने ठाउँ तथा दाना दिने भाँडोको जाँच गर्नु पर्दछ ।
- दुसी परेको, विग्रेको दाना दिनु हुँदैन ।



दाना दिंदा ध्यान दिनु पर्ने कुराहरु

- दाना दिंदा निश्चित गुणस्तरको सकभर उमेर अनुसार एकैनासको दिने ।
- दाना दिंदा निश्चित मात्रामा माछाले खान रुचाएसम्म घटबढ नगरी दिने । शुरुको अवस्थामा माछाको शारीरिक तौलको ५-१० % दरले दाना दिनु पर्दछ भने माछा बृद्धि हुँदै जाँदा, दानाको अनुपातमा पनि कमी ल्याउँदै शारीरिक तौलको १-३ % को दरले दाना दिनु पर्दछ ।

- दाना दिंदा निश्चित स्थानमा दिने । सामान्यतया कुनै भाँडोमा राखेर पानीको सतहदेखि ३०-३५ सेमी. मुनि तोकेको ठाउँहरुमा दिनु पर्दछ ।
- दाना दिंदा निश्चित समय अर्थात सधै एउटै समय दिने । निर्धारित मात्राको दाना दिनभरिमा भाग लगाई माछा भुरालाई २(३ पटक र हुर्किने ठुल्ला माछ्यालाई १(२ पटक सम्म । पानीमा अक्सिजनको मात्रा धेरै भएको बेला, अर्थात विहान ८(९ बजे र दिउँसो २(३ बजे ।
- दाना दिंदा मौसम, घाम, पानीको तापक्रम, घुलित अक्सिजन (पानीको गुणस्तर तथा माछाको स्वास्थ्य अवस्थाको विचार गर्नु पर्दछ ।



दाना दिन नहने अवस्थाहरु

- हप्तामा कुनै एक दिन (प्रत्येक हप्तामा निर्धारित दिनमा दाना नदिने)
- माछा दुवानी गर्नु भन्दा २४ घण्टा अगाडिदेखि
- माछा मार्नु भन्दा २४ घण्टा अगाडिदेखि
- माछाको कृत्रिम प्रजनन गराउनु भन्दा १ दिन अगाडिदेखि
- बादल लागेको दिनहरुमा दाना नदिने वा धेरै कम दिने
- पानीको गुणस्तर अनुउपयुक्त (घुलित अक्सिजन अत्यधिक कम भएको अवस्था आदि) भएको अवस्थामा
- माछाको स्वास्थ्य असन्तुलन भएको अवस्थामा

मत्स्यपालनको लागि पानीको गुणस्तर व्यवस्थापन

पृष्ठभूमि

- माछा जलीय जीव भएकोले उत्पादन बढी प्राप्त गर्न पोखरीको वातावरण राम्रो हुनुपर्छ ।
- माछाको उत्पादन पानीको गुणमा भर पर्दछ ।
- पानीको गुण भन्नाले पानीको भौतिक, रसायनिक र जैविक अवस्था बुझिन्छ ।
- पानीको गुण भन्नाले पानीको भौतिक, रसायनिक र जैविक अवस्था बुझिन्छ ।
- रसायनिक अवस्था भन्नाले मुख्यतया घुलित अक्सिजन, पी.एच. पानीको क्षारियपना र पानीको कडापना र कार्बनडायअक्साइड बुझिन्छ ।
- जैविक अवस्था भन्नाले पानीमा वनस्पति र प्राणीजन्य सूक्ष्मजीवाणु या सूक्ष्मजीवाणुको उपस्थिती बुझिन्छ ।

क. पानीको भौतिक गुण

पानीको तापक्रम

- वृद्धि र विकासको लागि सरदर २० देखि ३२ डिग्री सेल्सीयस पानीको तापक्रम चाहिन्छ ।
- धेरै चिसो पानीमा यी माछाहरुको वृद्धि हुदैन र धेरै न्यानो पानी पनि राम्रो हुदैन ।
- तापक्रमले माछाको शरिरको आन्तरिक क्रियाहरु, भोक र अन्य बाह्य क्रियाकलापहरुमा प्रभाव पार्छ ।



पानीको गहिराई

- सामान्यतया पोखरीको गहिराई सरदर २.० मीटर र पोखरीको पानीको गहिराई माछापालनको लागि कम्तीमा पनि करिब १.५ मीटर हुनुपर्दछ ।
- यस्तो गहिराई भएको जलाशयमा माछाले चरन गर्न, खान र आवश्यक कृयाकलापहरु गर्न प्रशस्त ठाँउ पाउने हुनाले माछालाई तनाव हुदैन र माछाले वृद्धि र विकासको लागि राम्रो वातावरण पाउछ ।



पानीको रंग

- सामान्यतया हल्का हरियो रंगको पानी माछा उत्पादनको लागि राम्रो मानिन्छ ।
- कालो, खैरो, रातो तथा अन्य रंगको पानी माछा उत्पादनको लागि राम्रो मानिदैन ।
- पानीको रंग केराको पात जस्तो हुनुपर्दछ ।



पानीको धमीलोपना

- धमीलोपना भन्नाले पानीमा मिसिएको धुलो वा त्यस्तै पदार्थहरुको मिश्रण भन्ने वुक्किन्छ ।
- पानी धमीलो भएपछि सूर्यको प्रकाश पानीभित्र जादैन र पानीको उत्पादकता तथा प्रकाश संस्लेषणको क्रिया कम हुन्छ ।
- यसको साथै विभिन्न प्रकारका पदार्थहरु पानीमा मिसिएकोले माछाको गिल घाइते हुन्छ र माछालाई सास लिन कठिनाई हुन्छ ।




ख. पानीको रासायनिक गुण

घुलित अक्सिजन

- घुलित अक्सिजनले पोखरीमा हुने विभिन्न प्रकारका जन्तु तथा वनस्पतिहरुको वृद्धिमा प्रभाव पार्दछ ।
- घुलित अक्सीजन तापक्रमको भिन्नतामा भर पर्दछ ।
- सामान्यतया माछाको वृद्धि र विकासको लागि पानीमा घुलित अक्सिजनको मात्रा ५ मि.ग्रा प्रतिलिटर वा ५ पी.पी.एम. भन्दा माथि हुनुपर्दछ ।
- पानीको तापक्रम घट्दै जाँदा घुलित अक्सिजनको मात्रा बढौ जान्छ ।
- २ पी.पी.एम. भन्दा कम घुलित अक्सिजन धेरै बेरसम्म पानीमा भएमा माछा मर्नसक्छ ।
- पानीमा प्रकाश संस्लेषण क्रियाबाट अक्सिजन माछाले प्राप्त गर्दछ ।
- पानीको छाल र हावाको वहाव र वायुमण्डलिय अक्सिजनको डिफ्युजन हो ।
- पानीमा माछा, किरा तथा वनस्पतिहरुको श्वास प्रवास क्रिया तथा कुहिने प्रकृयामा अक्सिजनको खपत हुन्छ ।
- दिनको २४ घण्टामा घुलित अक्सिजनको मात्रा फेरबदल भैरहन्छ ।



- पोखरीमा घुलित अक्सिजनको मात्राको व्यवस्थापन सबैभन्दा महत्वपूर्ण मानिन्छ ।
- पोखरीमा माछाभुराको स्टकिङ् अत्यधिक बढी भयो भने पनि घुलित अक्सिजनको मात्रा कम हुन्छ ।
- निरन्तररूपमा बादल लागेको, हावा नचलेको र गर्मी भएको अवस्थामा पनि कम हुन्छ ।
- सामान्यतया सानो साईजको माछाभन्दा ठुलो साईजको माछा चाडै घुलित अक्सिजनको कमीबाट संक्रमित हुन्छ ।
- पोखरीको पानीमा घुलित अक्सीजनको मात्रा कम छ भने माछाहरु पानीको सतहमा वायुमण्डलबाट अक्सीजन लिन प्याक गर्दछन् ।
- खासगरी एकाविहानै घामलाग्नुभन्दा अगाडी यस्तो अवस्था देखिन्छ र घामलागे पछि यो अवस्था फेरी हराउछ ।
- पोखरीमा नयाँ पानी हालिदिनुका साथै पुरानो पानी अलिकति निकाले पनि हुन्छ ।
- पोखरीमा घुलित अक्सिजनको मात्रा कमी भएको अवस्थामा, पोखरीको पानी एरिएटरको सहायताले चलाउनु पर्दछ ।
- एरिएटर नभएको अवस्थामा, ठुलो साईजको माछा संक्रमित पोखरीबाट निकाल्ने र बजारयोग्य माछा बजारमा बेच्ने ।
- पोखरीमा पानीको फोहोरा निरन्तररूपमा दिनाले पनि घुलित अक्सिजनको मात्रा बढाउन सकिन्छ ।
- निरन्तररूपमा बादल लागेको समयमा, गर्मी र हावा नचलेको दिनमा पोखरीमा मध्यरात देखि बिहान घाम नउदाउञ्जेलसम्म निकै निगरानी राख्नुपर्छ र समस्या देखापरेमा, तुरन्त पानीलाई चलाउने र आवश्यक उपायहरु अपनाउनु पर्छ ।




पानीको पी. एच.

- पानीको अम्लीयपनाको स्तर कति छ भन्ने मापन गर्नेलाई पी.एच. स्केल भनिन्छ ।
- पानीको पी.एच. मापनले पानी कति अम्लीय वा क्षारिय भन्ने दर्शाउछ ।
- माछाको वृद्धि ६.५ देखि ८.५ सम्म पी.एच. भएको पानीमा राम्रो हुन्छ ।
- ६ भन्दा कम र ९ भन्दा माथि पी.एच. भएको पानी माछाको लागि राम्रो हुदैन ।
- पोखरीको पानीको पी.एच. एकै दिनको विभिन्न समयमा केहि फरक फरक देखिन्छ ।
- पी.एच. को कमीले माछाले आहारा रुचाउदैन, माछा कमजोर हुन्छ र माछालाई विभिन्न रोग र किराहरुले आक्रमण गर्दछ ।
- अम्लीयपना भएमा आवश्यकता अनुसार पोखरीमा १५ देखि २० के.जी. प्रति कट्टाको दरले घरपोल्ने चुनको प्रयोग गर्नुपर्छ ।
- पानीको पी.एच. नाप्नलाई पी.एच. मीटर चाहिन्छ ।



कार्बनडायअक्साईड

- पोखरीमा कार्बनडायअक्साईड उत्पादनको प्रमुख स्रोतको रूपमा माछाले फेर्ने श्वास प्रवासको प्रकृया हो यसको साथै पानीमा हुने सूक्ष्म वनस्पति र प्राणीजन्य जीवाणु पनि हो ।
- जैविक वस्तुहरुको कुहिने प्रकृयाको कारण पनि अत्यधिकरूपमा कार्बनडायअक्साईडको उत्पादन हुन्छ ।
- कार्बनडायअक्साईडको मात्रा पानीमा घुलित अक्सिजनको मात्रामा भर पर्दछ
- प्रत्यक्षरूपमा कार्बनडायअक्साईडको विषालुपना माछामा कमै देख्न पाइन्छ ।
- यसको अत्यधिक मात्राले पानीमा अम्लीयपना बढाउछ र माछाको गिलमा रगतको पी.एच. लाई कम गरी अक्सिजन बोक्ने माछाको रगतको क्षमतालाई सिमित गर्दछ ।
- एउटा निश्चित घुलित अक्सिजनको मात्रामा, कार्बनडायअक्साईडको मात्रा बढी भएमा माछाले असजिलो महसूस गर्दछ, तर कार्बनडायअक्साईडको मात्रा कम भएमा माछालाई कुनै असर पैदैन ।
- चुनयुक्त रासायनिक पदार्थहरु क्याल्सीयम अक्साईड, क्याल्सीयम कार्बोनेट र घरपोत्ने चुन आदिले कार्बनडायअक्साईडको मात्रा कम गर्दछ ।
- यी रसायनहरुले पानीमा भएको कार्बनडायअक्साईडसँग प्रत्यक्षरूपमा रासायनिक प्रतिक्रिया गरी पानीको पी.एच र अल्कानिटीको मापन बढाउछ ।



अमोनिया

पोखरीमा अमोनियाको उत्पादन सडेगलेको जैविक वस्तुहरु जस्तै लेउ, वनस्पति र नखाएको खाद्यपदार्थ तथा प्राणीबाट निस्केको विकारयुक्त वस्तुहरुको कहिने प्रकृयाबाट हुन्छ ।

- अमोनिया ग्याँसको रूपमा पालन गरिएको प्राणीहरुको लागि विषालु हुन्छ । यसले गिलमा नराम्रो असर (क्ष्यचष्टबतप्पल) पार्छ साथै श्वासप्रकृयामा पनि अवरोध पुरयाउछ ।
- पानीमा अमोनियाको स्तर पानीको पी.एच. र तापक्रममा भर पर्दछ ।
- पानीको तापक्रम र पी.एच. बढी हुदै जान्छ भने, धेरै संख्यामा अमोनियम आयन ग्याँस अमोनियामा परिवर्तन हुन्छ र विषालु अमोनियाको स्तर पानीमा बढाउछ जुन माछाको लागि हानिकारक तथा विषालु हुन्छ ।
- पानीमा अमोनियाको स्तर ०.१ एम.जी. प्रति लीटरभन्दा कम हुनु पर्दछ ।
- यदि पानीमा विषालु अमोनिया ग्याँसको मात्रा बढी छ भने,
 - दानाको मात्रा घटाउने वा बन्द गर्ने ।
 - ताजा तथा सफा पानी पोखरीमा पठाउने र कम्तीमा पनि पुरानो पानी एक तिहाई भाग पोखरी बाहिर निकाले ।
 - माछाको स्टाकिङ संख्या घटाउने ।
 - पोखरीमा एरिएसनको व्यवस्थापन गर्ने ।
 - पानीमा पी.एच.को स्तर घटाउने ।

पानीको कडापन

- पोखरीको पानीमा घुलित लवणहरूको आधारमा नाप्न सकिन्छ ।
- लवणहरूकै आधारमा पानीलाई कडा वा नरम भनिन्छ ।
- ५० देखि ३०० पी.पी.एम.सम्म कडापन भएको पानीमा माछाको वृद्धि राम्रो देखिएको छ ।
- यदि पानी धेरै नरम छ भने पानीमा चून हालेर कडापन बनाउन सकिन्छ ।

पानीको क्षारकता

- पानीमा अम्ल मिलाएर राख्ने क्षमतालाई क्षारकता भनिन्छ ।
- पानीमा कार्बोनेट र वाईकार्बोनेटको कति मात्रा छ भन्ने क्षारकताबाट पत्ता लगाइन्छ ।
- ५० देखि २०० पी.पी.एम.सम्म क्षारकता भएको पानीमा माछाको वृद्धि राम्रो हन्छ ।
- पी.एच. र कडापन जस्तै क्षारकता पनि पोखरीमा चून हालेर नियन्त्रित राख्न सकिन्छ ।
- पानीको क्षारकता D_{5} भन्दा बढी भयो गिलको तन्तुहरूमा नराम्रो असर हुन्छ र १० भन्दा बढी भयो भने माछा मर्दछ ।
- धेरै उच्च क्षारकता भएको पानीले अमोनियम आयनलाई ग्याँस अमोनियामा परिवर्तन गर्नमा सघाउछ ।

पानीको जैविक गुण

पोखरीमा वनस्पतिजन्य सूक्ष्मजीवाणुहरूको र प्राणीजन्य जीवाणुहरूको मात्रा र घनत्व उपयुक्त र समानुपातिक हुनुपर्छ ।

माछा पालनको खर्चको लेखा जोखा :

मत्स्य पालनमा गरिएका गतिविधिहरूको जस्तै माछा भुरा, दाना, मलखाद खरिद तथा ढुवानी खर्च, ज्यामी खर्च आदिको प्रष्ट लिखित रूपमा विवरण राखेको खण्डमा निम्न कराहरु थहा पाउन सकिन्छ ।

- प्रति हेक्टर जलाशयमा वार्षिक कति खर्च भएको र कति माछा उत्पादन भयो ।
- एक किलो माछा उत्पादन गर्न कति खर्च पर्दछ, सोहि अनुसार माछाको विक्रि दर कायम गर्न सजिलो हुन्छ,
- वार्षिक भुरा, दाना, मलखाद आदीका कति कति खर्च पर्दौ रहेछ ।
- द्याना तथा मलखाद प्रयोग गरे अनुसारको माछाको वृद्धि भएको छ वा छैन ।
- माछा पालनबाट वार्षिक कति पाईदा वा बेफाईदा भयो ।
- यदि कुनै किसिमको त्रुटि भएको रहेछ भने आउने वर्षमा सुधार गरि फाईदा गर्न सकिन्छ ।

आम्दानी खर्चको विवरण

पोखरी नं.

जलाशय क्षेत्रफल हेक्टर

पानीको गहिराई फिट

मिति	पोखरी सरसफाई		मलखाद प्रयोग		मलखाद प्रयोग		दाना आहारा प्रयोग		जम्मा खर्च			कै.
	ज्यामी	रकम	संख्या	रकम	के.जी.	रकम	के.जी.	रकम	रकम	के.जी.	रकम	

आर्थिक विश्लेषण

मत्स्य पालन अन्य परम्परागत खेति प्रणाली भन्दा निकै फाईदाजनक छ । हुनत पोखरी निर्माण गर्दा ठुलो र कम पुँजीगत खर्चको रूपमा लाग्ने गर्दछ, तर यान्त्रीकरणको मद्दतले (एक्साभेटर, डोजर, ट्याक्टर, आदि) निर्माण खर्च समेत निकै कम हुन गएको छ । व्यवसायिक मत्स्य पालनमा हुने अनुमनित आम्दानी खर्चको लेखा जोखा निम्नानुसार गरिएको छ ।

सघन माछा पालनको लागि अनुमानित उत्पादन खर्च (प्रति कट्टा)

क्र.स.	कार्य विवरण	ईकाई	परिमाण	दर	रकम रु.
(क)	पुजिगत खर्चको				
१.	जलाशयको ह्लास कट्टी	रकम रु.	२०००।।	१०%	२००।।
२.	एरियटर ह्लास कट्टी	रकम रु.	५००।।	१०%	५०।।
३.	पानी मोटर कट्टी १ थान	रकम रु.	१६०।।	१०%	१६।।
४.	वोरिङ १ थान	रकम रु.	१६०।।	५%	८।।
	पुजिगत जम्मा खर्च		२८२०।।		२७४०।।
(ख)	संचालन खर्च				
१.	पोखरी सरसफाई	वार्षिक	एकमुष्ठ		५०।।
२.	चुना प्रयोग	के.जी.	१५	२।।	३०।।
३.	माछा भुरा	गोटा	५००	१।।	५०।।
४.	प्राङ्गारिक मल	के.जी.	३००	२।।	६०।।
५.	युरीया मल	के.जी.	३३	२५।।	८२५।।
६.	डि.ए.पी.	के.जी.	२३	५।।	११५।।
७.	पैलेट दाना	के.जी.	२००	५।।	१०००।।
८.	विधुत खर्च	घण्टा	६६	१०।।	६६।।
९.	ज्यामी/सुरक्षा	वार्षिक	प्रतिकट्टा एकमुष्ठ		४०।।
१०.	औषधि खर्च	रकम रु.	प्रतिकट्टा एकमुष्ठ		५०।।
१.	वार्षिक व्याज	रकम रु.			१८१।।
	संचालन जम्मा खर्च				१७२५।।
	कुल जम्मा खर्च				१९९९।।
(ग)	आमदानी				
१.	माछा उत्पादन विक्रि	के.जी.	२००.०	२०।।	४०००।।
२.	खुद नाफा	वार्षिक			२०००।।
३.	माछा उत्पादन खर्च प्रति केजी	रु.			९९।।६
४.	खर्च आमदानी	अनुपात			१:२
५.	नाफा (कुल खर्च र खुद नाफा)	प्रतिशत			१००

नोट : १.५ कट्टा वरावर १ रोपनी, ३० कट्टा वरावर १ हेक्टर र २० रोपनी वरावर १ हेक्टर ।

माछा पालनको सफलताको आधारहरु :

१. उपयूक्त स्थलको छानोट ।
२. उपयूक्त पालन अवधिको छानौट ।
३. पोखरीको तयारी ।
४. संख्या, साईज र अनुपात मिलाएर माछा भुरा स्टकिङ ।
५. मलखादको प्रयोग गरी पानीको वक्षित हरियोपन कायम राख्ने ।
६. कृत्रिम आहाराको उचित तरिकाले प्रयोग ।
७. पानीको गुणस्तर व्यवस्थापन ।
८. समय समयमा माछाको वृद्धि जांच ।
९. प्रतिपक्ष जीव नियन्त्रण ।
१०. स्वस्थ जांच एंव व्यवस्थापन ।
११. माछा पालनको सबै क्रियाकलापको अध्यावधिक रेकर्ड ।